

कानेपोखरी गाँउपालिकाको कार्यालय
बयरवन, मोरङ

जारी मिति: २०७६/१२/१९

असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरूलाई उपलब्ध गराइने राहत सम्बन्धी मापदण्ड, २०७६

कोभिड-१९ को संभावित संक्रमणको कारण उत्पन्न प्रतिकूल अवस्थाबाट प्रभावित असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरूलाई दैनिक जीवन यापनको लागि स्थानीय तहबाट राहत उपलब्ध गराउने गरी नेपाल सरकार, मन्त्रिपरिषदबाट भएको निर्णय कार्यान्वयन गर्न स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा १०२ को (२) र प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७४ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी यो मापदण्ड तयार गरिएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ:

१. यस मापदण्डको नाम “ असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरूलाई उपलब्ध गराइने राहत सम्बन्धी मापदण्ड, २०७६” रहेको छ ।
२. यो मापदण्ड नेपाल सरकारले लकडाउन घोषणा गरेको अवधिसम्मको लागि लागू हुनेछ ।
३. यो मापदण्ड गाँउपालिकाको बैठकले निर्णय गरेपछि तुरुन्तै लागू हुनेछ ।

२. परिभाषा: विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस मापदण्डमा:-

- क) “असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग” भन्नाले दैनिक रुपमा कामकाज गरी पटके वा दैनिक ज्याला आम्दानी गर्ने दफा ४ बमोजिमका श्रमिक, कामदार तथा मजदुर सम्झनु पर्छ ।
- ख) “असहाय” भन्नाले कसैको लालन पालनमा नरही अशक्त तथा आवासविहिन भई मन्दिर, आश्रम, धर्मशाला, गुम्बा, मस्जिद, गुरुद्वार, चर्च वा वृद्धाश्रममा बस्ने व्यक्ति सम्झनु पर्छ ।
- ग) “राहत” भन्नाले नेपाल सरकारबाट निर्णय भए बमोजिम सम्बन्धित स्थानीय तहले दफा ३ बमोजिमका श्रमिक वर्ग तथा असहायहरूलाई प्रदान गरिने दफा ५ बमोजिमको सामाग्री सम्झनुपर्छ ।
- घ) “स्थानीय तह” भन्नाले कानेपोखरी गाँउपालिका सम्झनुपर्छ ।

३. अभिलेख राष्ट्रपने:

(१) यस मापदण्ड बमोजिमको राहत देहायका श्रमिक वर्ग तथा असहायहरूलाई प्रदान गर्न सम्बन्धित वडा कार्यालयले अभिलेख तयार गर्नुपर्नेछ ।

क) पसलबाट ग्राहकको घरसम्म सामान ओसारपसार गर्ने श्रमिक,

ख) पर्यटक भरिया, निर्माण सामाग्री भरिया तथा सवारी साधन नचल्ने, बाटोमा आवश्यक वस्तुहरू ओसारपसार गर्ने व्यक्ति,

ग) ट्रक, ट्रिपर, भ्यानबाट सामान लोड अनलोड गर्ने श्रमिक,

घ) अन्य व्यक्तिको खेतबारीमा दैनिक ज्याला लिने गरी काम गर्ने कृषि मजदुर,

ड) आफ्नो नातेदार बाहेकको व्यक्तिको परिवारमा दैनिक ज्यालादारीमा सरसफाई, शिशु तथा जेष्ठ नागरिक स्याहार जस्ता सेवा गर्ने व्यक्ति,

च) गिटी कुटने, बालुवा चाल्ने तथा इटा भट्टामा काम गर्ने मजदुर,

छ) निर्माण कार्यमा दैनिक ज्यालादारीमा कान गर्ने डकर्मी, सिकर्मी, हेल्पर लगायतका मजदुर,

ज) नाङ्लो पसले, दैनिक रुपमा पत्रिका वितरक, साना फुटपाथ पसले, ठेला गाडा तथा साइकिलमा सामान विक्री वितरण गरी गुजारा गर्ने तथा अन्य व्यक्तिको पसलमा काम गर्ने मजदुर,

झ) देहायका यातायात मजदुर:

१) अन्य व्यक्तिको माल वाहक सवारी तथा डेलिभरि भ्यान चलाउने सवारी चालक, सहचालक,

२) दैनिक ठेक्का वा ज्यालामा ट्याक्सी तथा टेम्पो चलाउने सवारी चालक,

३) रिक्सा तथा ठेलागाडा चालक,

४) सवारी साधनको मर्मत सम्भार गर्ने ग्यारेजमा काम गर्ने मिक्री तथा मजदुर |

ञ) अन्य व्यक्तिको गार्मेन्ट, कार्पेट, टेलरिङ, गलैँचा, बुट्टा तथा जर्ति भर्ने र कपडा पसलमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुर |

ट) स्थानीय तहमा दैनिक ज्यालादारीमा काम गर्ने अन्य व्यक्ति |

२) यस दफा बमोजिमको राहत पाउने परिवार तथा व्यक्तिको अभिलेख अनुसूची-१ बमोजिम सम्बन्धित वडा सचिवले वडा सदस्य तथा वडा अध्यक्षको सहयोग लिई तीन दिन भित्र तयार गरी सार्वजनिक गर्नु पर्नेछ |

३) लाभाग्राही सदस्यहरूको पारिवारिक लगत विवरण अनुसूची-१(क) अनुसार भर्नु पर्नेछ |

४) राहत वितरण गर्नुपर्ने: दफा ३ बमोजिमको लगतमा समावेश भएको श्रमिक वर्ग तथा असहायहरूलाई सम्बन्धित वडाले अनुसूची २ बमोजिमको ढाँचामा विवरण राखि दफा ५ बमोजिमको राहत तत्काल वितरण गर्नु पर्नेछ |

५) राहत सामाग्री:

१) खाद्य आवश्यकताको आधारमा श्रमिक वर्ग तथा असहायहरूलाई प्रति परिवारका लागि देहायका सामाग्री अधिकतम कायम गरी राहत स्वरुप वितरण गरिनेछ |

क) चामल ३० किलोग्राम

ख) दाल ३ किलोग्राम

ग) नुन २ पाकेट

घ) खाने तेल २ लिटर

ड) सावुन ४ वटा

च) चिनी २ किलोग्राम |

२) यस मापदण्ड बमोजिम राहत वितरण गर्दा एक परिवारलाई एक इकाई मानी सम्बन्धित वडाले अभिलेख कायम गर्नुपर्नेछ । साथै, परिवार संख्या कायम गर्दा दुई जनासम्म भए उपदफा(१) बमोजिमको राहत सामाग्रीको आधा र सोभन्दा बढी परिवार संख्या भए पुरै राहत सामाग्री वितरण गरिनेछ । तर घरपरिवार संख्या ६ भन्दा बढी संख्या भएका परिवारको हकमा बिस प्रतिशत प्रति सदस्यका दरले थप राहत सामाग्रीको परिमाण वितरण गर्नु पर्नेछ ।

३) यस मापदण्डमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि श्रमिक वर्ग तथा असहाय तथा तिनसँग सँगै रहेका परिवारका कुनै सदस्यले यस अवधिमा कुनै वैकल्पिक आय आर्जन गरेको अवस्थामा निजलाई यस मापदण्ड बमोजिमको राहत सामाग्री वितरण गरिने छैन ।

४) यस मापदण्डमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए पनि एकै परिवारको एकभन्दा बढी सदस्यलाई राहत सामाग्री वितरण गरिने छैन ।

५) माथिको दफा ५(१) अनुसारको राहत सामाग्रीको परिमाण नबढने गरि गाँउपालिकाले आवश्यकता अनुसार राहत वितरण गर्न सक्नेछ ।

६) वितरण गर्ने विधि:

(१) देहायको विधि अवलम्बन गरी दफा ५ बमोजिमको राहत सामाग्री वितरण गर्नु पर्नेछ ।

क) राहत वितरणको लागि सम्बन्धित वडा समितिले सामाग्री खरिद गरी वितरण गर्ने ।

ख) सम्बन्धित वडा समितिले हुन सक्ने सम्भाव्य भिड तथा अन्य व्यवस्थापकीय समस्याका कारणले वडा समितिबाट वितरण गर्न नसक्ने अवस्था भएमा देहाय बमोजिम गर्ने:

१) स्थानीय तहले आफ्नो क्षेत्र दफा ५ बमोजिमको सामाग्री उपलब्ध गराउन सक्ने स्थानीय आपूर्तिकर्ताबाट मूल्य सूची लिइ सोको आधारमा सामाग्रीको गुणस्तर तथा मूल्य यकिन गर्ने र उपलब्ध भए सम्मका आपूर्तिकर्ता छनौट गर्ने ।

२) दफा ३ बमोजिमको लगतमा परेका श्रमिक वर्ग तथा असहायहरूलाई वडा सदस्य वा अध्यक्षले कुपन उपलब्ध गराई उपखण्ड (१) बमोजिमको आपूर्तिकर्ताबाट राहत सामाग्री उपलब्ध गराउने ।

३) राष्ट्रिय दलका स्थानीय प्रतिनिधि समेतलाई श्रमिक वर्ग तथा असहायको विवरण संकलन र राहत वितरण कार्यमा समावेश गर्न सकिनेछ ।

७. राहत वितरणको अभिलेख र प्रतिवेदन:

(१) सम्बन्धित वडाले वितरणको अनुसूची-२ बमोजिमको राहत विवरणको अभिलेख आफ्नो कार्यालयमा राखी साप्ताहिक रुपमा सार्वजनिक गर्नु पर्नेछ, र एक प्रति सम्बन्धित स्थानीय तहका कार्यालयमा पठाउनु पर्नेछ ।

(२) प्रत्येक स्थानीय तहले राहतको प्रतिवेदन अनुसूची ३ बमोजिमको ढाँचामा पाक्षिक रुपमा संघीय मामिला र सामान्य प्रशासन मन्त्रालय र राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागमा पठाउनु पर्नेछ ।

(३) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राहत वितरणको नियमित अनुगमन गर्नेछ ।

८. कार्वाही सम्बन्धी व्यवस्था:

(१) यस कार्यविधिमा तोकिएको मापदण्ड पूरा नभएका व्यक्तिले झुट्टा विवरण पेश गरी राहत लिनु वा दोहोरो राहत लिनु हुँदैन ।

(२) यस कार्यविधिको प्रतिकूल हुने गरी राहत वितरणको लागि सिफारिस गर्ने पदाधिकारीलाई समेत प्रचलित कानून बमोजिम कार्वाही गरी त्यस्तो सिफारिस गर्ने पदाधिकारीबाट निजले सिफारिस गरेको हदसम्मको रकम सम्बन्धित स्थानीय तहले निजबाट असुल गर्नु पर्नेछ ।

अनुसूची-१
(दफा ३ सँग सम्बन्धित)
अभिलेखको ढाँचा

राहत प्राप्त गर्ने व्यक्तिको विवरण:

१. नाम थर:..... २. बाबुको नाम:.....
३. बाजेको नाम:.....
४. स्थायी ठेगाना:.....
५. हालको ठेगाना:.....
६. टेलिफोन वा मोवाइल नम्बर (भएमा).....
७. दैनिक ज्यालादारीमा कार्यरत स्थान:.....
८. पेश गरेको कागजातको विवरण (कम्तीमा कुनै एक कागजात संलग्न गर्नेपर्ने)
 - क. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा
 - ख. गरिव घर परिवार परिचयपत्रको प्रतिलिपि वा
 - ग. सवारी चालक अनुमतिपत्रको प्रतिलिपि वा
 - घ. अन्य
९. राहत लिने व्यक्तिको स्व: घोषणा:

म र मेरो परिवारका सदस्यले रोजगारी स्वरोजगारी वा अन्य कुनै माध्यमबाट आय आर्जन गरेका छैनौं । मैले यस्तो राहत सुविधा दोहोरो लिएको छैन र लिने पनि छैन । माथि पेश गरेको विवरण ठीक साँचो हो ।
व्यहोरा फरक परेमा प्रचलित कानून बमोजिम सहूला बुझाउँला ।

औँठाको छाप

निवेदक:

नाम थर:.....

दस्तखत:.....

मिति:.....

औँठाको छाप	
दायाँ	वाँया

सिफारिस गर्ने पदाधिकारी:-

स्थानीय तहको नाम:.....

दस्तखत:.....

वडा नं.

नाम:..... पद:.....

मिति:.....

अनुसूची १(क)

दफा ३ को उपदफा ३ सँग सम्बन्धित

कानेपोखरी गाउँपालिका

वडा नं. कार्यालय.....

परिवारिक लागत विवरण:

घरमूलिको नाम:.....

परिवार सदस्य संख्या:.....

सि.नं.	राहत प्राप्त व्यक्तिको नाम	उमेर	राहत प्राप्त गर्ने व्यक्तिसँगको नाता	हालको बसोबास	व्यवसाय
१.					
२.					
३.					
४.					
५.					
६.					

नोट: माथि उल्लेखित विवरण सहि सत्य छ यदि झुठो ठहरे कानुन बमोजिम संहला बुझाउला ।

घरमूलीको नाम थर:.....

हस्ताक्षर:.....

मिति:.....

अनुसूची: २
दफा ७ को उपदफा १ सँग सम्बन्धित
कानेपोखरी गाउँपालिका
वडा नं. कार्यालय.....

राहत वितरणको अभिलेख:

सि.नं.	राहत प्राप्त गर्ने व्यक्तिको नाम	ठेगाना तथा टेलिफोन नं.	बाबुको नाम	बाजेको नाम	राहतको विवरण	राहत बुझिलिनेको दस्तखत
१						
२						
३						
४						
५						
६						
७						

राहत वितरण गर्नेको

दस्तखत:

नाम थर:

टेलिफोन नं.

अनुसूची: ३
(दफा ७ को उपदफा २ सँग सम्बन्धित)

कानेपोखरी गाउँपालिका
प्रतिवेदनको ढाँचा

सि.नं.	राहत प्राप्त गर्ने व्यक्तिको नाम	ठेगाना तथा टेलिफोन नं.	बाबुको नाम	बाजेको नाम	राहतको विवरण	मिति	कैफियत
१							
२							
३							
४							
५							
६							
७							

निवेदन गर्नेको:

दस्तखत:

नाम थर:

टेलिफोन नं.